



बाल विकास टोलीमा स्गीत छ

हामीलाई अनुसन्धानबाट थाहा छ कक बच्चाको प्रारम्भिक जीनि उनीहरूको शरीर र दमिगको विकास र ससकनको लागग महत्तपूरण समय हो। सबै बालबासलकाहरू फरक तरकामा हुकणन्छन् र विकास हुन्छन्, र कसैलाई थप मदति चादहनछ।

बाल विकास टोली (CDT) ले आफ्नो विकासमा सनिता ि सङ्घर्णरत बालबासलका र परररिहरूलाई सहायता गणिछ। यो डावणिन, पामस्टणनमा बस्ने बालबासलका र ग्रामीर् क्षेतरहरूको लागी ननःशुल्क सेि हो

हाम्रो टोलीले नमि किराहरू गनि सक्छः

- बालबासलका/युहिरूलाई (जन्मखि १८ रिणसभमका) उनीहरूका लागग महत्तपूरण गनतवगिधहरू गणण ससकन मदति गणण सक्छ।
- परररिहरूलाई उनीहरूको बच्चालाई बुझ्न र उनीहरूलाई सहयोग गने नयाँ तरकामा ससकन मदति गणण सक्छ
- परररि र बच्चाको जीनिमा महत्तपूरण व्यम्कतहरूलाई सहयोग गणण मदति गणण सक्छ
- हाम्रो टोलीले तपाईंको परररिको संस्कृत, रिा र अनुहिर् सुन्न र ससकन सक्छ।

ससडर्ति (CDT) कसरी पहुँच र्गो

आमाबाबु, असर्गिकि ि डाक्टरहरू सदहत जो कोहीले हाम्रो सेिलीलाई ससफाररस गणण सक्छन्।

ससफाररस बनाउनको लागग, बच्चाहरूलाई ननभन कुराहरू आशियक छन्ः

- मेडडकेयर
- आमाबुि ि असर्गिकिको सहमनत।

हामीलाई ८९२२ ७२८३ मा सम्पकन गुनिहो स्वा हामीलाई cdtadmin.THS@nt.gov.au मा इमेल पठाउहिस् ता कक हामी तपाईंलाई मददत गनि सकौं।

हामी सोमबार खि शुक्ररि जुला छौं, बबहान ८.०० बजे खि - ४.०० बजे सभम। पदहलो तल्ला, कजुआररना (Casuarina) प्लाजा

२५८ ट्रोेरि रोड, कजुआररना



ससडटी (CDT) ले कसरी मदत गनि सक्छ


हामी परररिहरूसँग उनीहरूलाई के सहयोग चादहनछ निर पत्ता लगाउन र सँगै योजना बनाउन आबद्ध हुन्छौं - यो प्रत्येक परररिहको लागग फरक हुनेछ।

हाम्रो टोलीमा कि गचककत्सकहरू, अकुपेशनल गचककत्सकहरू र कफमजयोथेरावपस्टहरू समाेशि छन्। एक ननमश्चत लक्ष्यमा काम गनण यो सहायता छोटो समयको लागग प्रस्तागिररएको छ, कुनै पनन समयमा परररिले सहायताको लागग पुनःससफाररस गनण सक्छ।

हामी ननभन कुराहरूमा सहयोग गनण सक्छौं:

- सञ्चार: कुरा गने, सुन्ने, बुझ्ने र प्रनतककर्या दनि
- मोटर कौशल (चाल):
 - साना मोटर सीपहरू: सितुहरू प्रयोग गने, गचत्र कोने, र समन्यि
 - ठुला मोटर सीपहरू: बामे सने, दहाँड्ने, उफरने, सन्तुलन र समन्यि
- ससकाइ र लि: लिहरू, नक्कल गने, ध्यान केमन्ति गने र समस्या समाधान गने सामाम्जक र गिनात्मक सीपहरू; साझेरी गने, समत्रता र पररतिणनसँग सामना गने
- पारररिरक जीनिका गनतवगिधहरू र आफ्नै काम गनण ससकने: लुगा लगाउने, सुत्ने, शौचालय जाने, गिन गने र आफ्नो समुधिको दहस्सा बन्ने।

हाम्रो बिसाइटमा थप जानन्होस:



nt.gov.au/wellbeing/hospitals-health-services/children-therapy-services

ससडटी (CDT) ले सहयोग गनि सिके क्षेत्रहरू

हामी केही क्षेत्रहरूमा सहायता गनण सक्छौं:

- ससकाइ सभबन्धी गचन्ता (साक्षरता, शैक्षक प्रशिनण)
- मानससक स्सिय सभबन्धी गचन्ता (गचन्ता, ननराशापन)
- व्यहिर सभबन्धी गचन्ता (आक्रामक/दहंसात्मक व्यहिर, वपिक्षी अज्जिा गडबडी, आचरर् गडबडी)।

यदि कुनै परररिले यी क्षेत्रहरूमा गचन्ता छ नि, ससडटी (CDT) ले अन्य समुयि-आधाररत सेहिरू फेला पानण मदति गनण सक्छ जसले यसमा सहयोग गनण सक्छ।

यदि तपाईंसँग एडीएचडी (ADHD) गि अदटजम जस्ता वसिशष्ट नननिको बारेमा प्रश्नहरू छन् नि, कृपया आफ्नो गचककत्सकसँग कुरा गनुणहोस्। उनीहरूले बाल रोग वशिर्ज्जलाई दिन ससफाररस गनण मदति गनण सक्छन्।

ससडटी (CDT) रामष्टर्य असकतता बबमा योजना (NDIS) को दहस्सा होइन। एनडडआईएस (NDIS) सँग जोडडेका बच्चाहरू ससडटी (CDT) सँग गचककत्सा सेहिरू प्राप्त गनण सक्षम छैनन्।

